

आर्थिक वर्ष २०८१/०८२

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची - १५

(नियम २६ को उपनियम २ सँग सम्बन्धित वार्षिक प्रतिवेदन)

१. सञ्चालक समितिको प्रतिवेदन :

यसैसाथ संलग्न गरिएको छ ।

२. लेखापरीक्षकको प्रतिवेदन :

यसैसाथ संलग्न गरिएको छ ।

३. लेखापरीक्षण भएको वित्तीय विवरण :

यसैसाथ संलग्न गरिएको छ ।

४. कानूनी कारवाही सम्बन्धी विवरण :

देहाय अनुसारको मुद्दा दायर भएको भए, मुद्दा दायर भएको मिति, विषय, मुद्दा दायर भएको संस्थापक वा सञ्चालकको नाम र सम्भाव्य कानूनी उपचार सम्बन्धी विवरण समावेश गरिनुपर्ने :

(क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए :

आर्थिक वर्ष २०८१/०८२ मा बैंकले कर्जा असुली, आयकर तथा बैंकको सम्पत्तिसँग सम्बन्धित गरी १०० थान मुद्दाहरू दायर गरेको र बैंकका विरुद्ध ७१ थान मुद्दाहरू दायर भएको समेत गरी जम्मा १७१ थान मुद्दाहरू विभिन्न अदालतमा दायर भएको छ ।

(ख) संगठित संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए :

यस बैंकको जानकारीमा नभएको ।

(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए :

यस बैंकको जानकारीमा नभएको ।

५. संगठित संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण :

(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा :

शेयर कारोबारमा हुने उतार चढाव खुल्ला बजारले निर्धारण गर्ने भएको हुँदा सोही मूल्य तथा मान्यता अनुरूप हुने गरेको ।

(ख) गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा बैंकको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कूल कारोबार संख्या र कारोबार भएको दिन ।

	पहिलो त्रैमासिक	दोश्रो त्रैमासिक	तेस्रो त्रैमासिक	चौथो त्रैमासिक
अधिकतम मूल्य	३००	२८८	२७३	२७३
न्यूनतम मूल्य	२१४	२३५.१	२३०	२३१
अन्तिम मूल्य	२८०	२३८.८	२५१.१३	२६९.७२
कारोबार संख्या	४३,१२६	१३,६३४	१५,३२३	१४,१०७
कारोबार दिन	५७	५५	५६	६३

६. समस्या तथा चुनौती :

(क) **आन्तरिक समस्या तथा चुनौतीहरू** : बैंकको संचालन खर्च बृद्धि हुदै जानु, आधारभूत संरचना एवं प्राविधिक विकासमा हुने खर्चमा बृद्धि, निष्कृत्य कर्जा (NPL) को नियन्त्रण तथा व्यवस्थापन, व्याजदर अन्तरमा संकुचन, बैंकमा दक्ष तथा अनुभवी मानव श्रोतको पूर्ती गर्न, कारोवारमा भएको बृद्धिसंगै संचालन जोखिमलाई व्यवस्थापन गर्न, आदि आन्तरिक समस्याका साथै चुनौतीहरू देखिएको ।

(ख) **वाह्य समस्या तथा चुनौतीहरू** : देशको आर्थिक गतिविधिमा आएको सुस्तताका कारण कर्जा असुलीमा चुनौती रहेको, दिगो लगानी प्रवर्द्धन गर्नका साथै वातावरण तथा सामाजिक निर्देशिका कार्यान्वयन र जलवायु जोखिम व्यवस्थापन चुनौतीको रूपमा रहेको, प्राविधिको प्रयोगबाट हुने सुरक्षा सम्बन्धी जोखिम र राष्ट्रिय तथा अन्तराष्ट्रिय अर्थतन्त्रको संकुचनबाट उत्पन्न हुनसक्ने जोखिमहरू, लगानी योग्य रकम बढ्दै गएपनि अपेक्षित रूपमा कर्जा विस्तार हुन नसकेको, आदिलाई बैंकले वाह्य समस्या तथा चुनौतीको रूपमा लिएको छ । यस्तो अवस्थामा बैंकको व्यवसाय दिगो रूपमा विस्तार गर्न र कर्जा असुलीमा असर पर्न गई बैंकको कुल आम्दानीमा असर पर्ने देखिन्छ ।



ग) व्यवस्थापनद्वारा अवलम्बन गरेको रणनीति : बैंकको कर्जा असुली संयन्त्रलाई डिजिटलाइजेशन मार्फत प्रभावकारी बनाउदै लगेको, खराब कर्जा असुलीको निरीक्षण/अनुगमनका लागि प्रदेश स्तरमा छुट्टै कर्मचारी संयन्त्र व्यवस्थापन गरिएको । बैंकको विभिन्न सेवा प्रवाह प्रकृयाहरूको अटोमेशन गर्ने कार्यलाई निरन्तरता दिंदै आएको, आन्तरिक कार्य प्रणालीमा खर्च मितव्ययिता अपनाई निर्धारित लक्ष्य प्राप्त गर्ने रणनीति अवलम्बन गरिएको, कर्जाको गुणस्तरलाई सुधार गर्दै उत्पादन मुलक क्षेत्र, उर्जा, कृषि तथा रिटेल क्षेत्रमा कर्जा लगानी बृद्धि गर्नको लागि विशेष ध्यान दिएको । जोखिम व्यवस्थापनका लागि आवश्यक रणनीति अवलम्बन गर्दै आईरहेको, समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरूको विकास, बैंकमा रहेको जनशक्तिलाई दक्ष तथा सवल बनाउनको लागि बृत्ति विकास, प्राविधिक ज्ञान तथा तालिमको व्यवस्था गरिएको, आदि ।

७. संस्थागत सुशासन :

संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा चालिएका कदमहरू सम्बन्धी विवरण :

- (क) सञ्चालक समितिले स्वीकृत गरेका नीतिहरूलाई कार्यान्वयनमा ल्याएको ।
- (ख) व्यवस्थापन तहमा गठन गरिएको विभिन्न समितिहरू (जस्तै: सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति, कर्मचारी पदपूर्ति समिति, कर्जा जोखिम व्यवस्थापन समिति, आदी) क्रियाशील रहेको ।
- (ग) आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न आन्तरीक लेखापरीक्षकबाट नियमित रूपमा लेखापरीक्षण गराई प्रतिवेदनमा दिइएको सुझावहरूको समीक्षा तथा कार्यान्वयन गराउन लेखापरीक्षण समितिको बैठक नियमित बस्ने गरेको र सोबाट प्राप्त निर्देशनहरूलाई तत्कालै कार्यान्वयनमा ल्याईने गरिएको ।
- (घ) जोखिम व्यवस्थापन समितिको बैठक नियमित रूपमा बस्ने गरेको र सो बैठकमा भार परीक्षण, नीति नियमहरूको पर्याप्तता, समग्र जोखिम जस्ता विषयहरूमा छलफल हुने गरेको र व्यवस्थापनलाई प्राप्त निर्देशनहरूलाई पालना गर्दै आएको ।
- (ङ) सम्पत्ति शुद्धीकरण निवारणलाई प्रभावकारी बनाउनका लागि ग्राहक पहिचान पद्धतीलाई जोड दिंदै सो क्षेत्रसँग सम्बन्धित विषयबस्तुहरू उपर सम्पत्ति शुद्धीकरण निवारण समितिमा समेत समय समयमा छलफल हुने गरेको ।
- (च) बैकिङ्ग कारोवारलाई व्यवस्थित गर्नका साथै संचालन जोखिमहरू न्यूनिकरण गर्न विभिन्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरू तर्जुमा गरि लागू गरिएको ।
- (छ) सुशासन सम्बन्धमा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लगायतका नियमनकारी निकायहरूबाट जारी निर्देशनहरू पालना गर्ने गरिएको ।
- (ज) बैंक भित्र संस्थागत सुशासन कायम गराउने हेतुले संस्थागत सुशासन समितिको गठन गरिएको र सो सम्बन्धमा समय समयमा बैठकमा छलफल पश्चात भएका निर्णयहरूलाई कार्यान्वयन गरिएको । बैंकमा संस्थागत सुशासन कायम राख्नमा मुख्य जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतलाई दिइएको ।

